



नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दोलखा

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली,
२०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

त्रैमासिक प्रगति विवरण

(आ.व.२०८२/८३ (कार्तिक-पौष))



प्रकाशक

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, दोलखा

Handwritten signature



Handwritten signature
सहायक प्रमुख जिल्ला कार्यालय

जिल्ला प्रशासन कार्यालय, दोलखा

चरिकोट दोलखा

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ (३) नियमावली, २०६५ को नियम ३ बमोजिम प्रकाशित विवरण

१. पृष्ठभूमि

जिल्लामा शान्ति सुव्यवस्था एवं अमनचयन कायम गरी जिल्लाको प्रशासन सञ्चालन गर्नको लागि स्थानीय प्रशासन ऐन, २०२८मा व्यवस्थाभए अनुरूपप्रत्येक जिल्लामा जिल्ला प्रशासन कार्यालयको स्थापना गरिएको छ। नेपाल सरकार गृह मन्त्रालयले प्रमुख प्रशासकीय अधिकारीको रूपमा काम गर्ने गरी एक जना प्रमुख जिल्ला अधिकारीको नियुक्त गरी पदस्थापन गर्ने गर्दछ। प्रमुख जिल्लाअधिकारीले प्रचलित कानून, नेपाल सरकारको नीति, निर्देशन तथा गृह मन्त्रालयको निर्देशन र नियन्त्रणमा रही नेपाल सरकारको प्रतिनिधिको रूपमा जिल्लामा काम गर्दछ।

जिल्लामा शान्ति सुव्यवस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको मुख्य कार्य हो। नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण गरी राज्यको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरि तीन तहमा विभाजन गरेको छ। जिल्ला प्रशासन कार्यालय नेपालको संविधानको अनुसूची-५ मा रहेको संघको अधिकार सूचीमा रहेका विषयमा सेवा प्रवाह गर्ने संघीय सरकारको महत्वपूर्ण प्रतिनिधि संस्था हो। यस कार्यालयले जिल्ला भित्रको सेवा प्रवाहलाई प्रभावकारी बनाई सुशासन कायम गर्नका साथै जिल्लामा रहेका कार्यालय तथा संघ संस्थाहरुबाट सम्पादित काम-कारवाहीको रेखदेख, नियन्त्रण र अनुगमन गर्ने जस्ता कार्यहरु समेत गर्दछ। तोकिएको जिम्मेवारी बाहेक अन्य क्षेत्रमा नसमेटिएको सबै क्षेत्रहरु समेतमा यसको भूमिका रहने हुँदा बहुआयामिक कार्य गर्ने निकायको रूपमा कार्यालय पर्दछ।

जिल्लाको सामान्य परिचय

दोलखा जिल्ला, नेपालको वागमती प्रदेशमा पर्ने जिल्ला मध्ये एक हो। मनोरम हिमाल, पहाड, पर्वत, नदिनाला, वन-जंगल, धार्मिक स्थल तथा अनुपम सांस्कृतिक एवं प्राकृतिक सम्पदाको दृष्टिले अग्रणी दोलखा जिल्ला नेपालको राजधानी काठमाडौं १३३ कि.मी.को दुरीमा अवस्थित छ। यस जिल्लाले छुट्टै आर्थिक, सामाजिक, धार्मिक र पछिल्ला दिनमा आएर राजनीतिक पहिचान कायम राख्दै आएको पाइन्छ।

प्राचीन समयदेखि नै तामाकोशीको किनारै किनार भएर भोटसँग व्यापार मार्ग खुलेकाले व्यापार गर्न आउदा जाँदा दोलखामा कुनै डर त्रास नभई सुरक्षित तवरले आवत जावत हुने भएकोले नै यस स्थानलाई पहिला अभयपुर भनेर चिनिन्थ्यो भन्ने भनाई रहेको छ भने कसै कसैले दोलखा राज्यको शासन व्यवस्थामा सात सुरक्षा घेरा भएको कारणले नै दोलखालाई अभयपुर महापतन भनिन्थ्यो भन्ने भनाई रहेको छ। ऐतिहासिक अध्ययन गर्दा केही समय दोलखा छुट्टै राज्य र केही समय किराँत राज्य अन्तर्गत समेत रहेको कुरा पुष्टि हुन्छ। यो जिल्ला मल्ल तथा लिच्छवी कालमा संयुक्त भोटसँग व्यापार गर्ने एउटा महत्वपूर्ण व्यापारीक केन्द्रको रूपमा रहेको थियो।

दोलखाको नामाकरण सम्बन्धमा विभिन्न किंवदन्तीहरु पाइन्छन्। सत्य युगमा भीम नामको राक्षसले तपस्या गरी महादेवबाट अजर अमर रहने आशिर्वाद पाई यस अभयपुर क्षेत्रमा राज्य गर्ने क्रममा जनताको दुई लाख बली लिएको र तत्पश्चात यहाँका जनतात्राहिमामभई महादेवको शरण पर्न गए र महादेवले भीम राक्षसलाई शिलामा समाहित हुन र यसो भएमा सबै युगमा उक्त शिलाको पुजाआजा हुने भनी आदेश भएपछि भीम राक्षस शिला बनेको, साथै सोही समयदेखि उक्त शिलाले भिमेश्वरको नामबाट भिमसेनको रूपमा पुजाआजा हुँदै आएको र भिम राक्षसले दुई लाख बली लिएको हुँदा दुई लाखबाट अपभ्रंश भई




जिल्ला प्रशासन कार्यालय
दोलखा

यस क्षेत्रको नाम दोलखा रहन गएकोभन्ने किंवदन्ती छ । अर्कोतर्फ तिब्बती भाषामा “दो” को अर्थ ढुंगा“ल” को अर्थ मन्दिर र “खा” को अर्थ घर भएकोले दोलखामा प्रशस्त मात्रामा ढुंगा माटोबाट बनाएको मन्दिर र घरहरू रहेको हुनाले यसलाई दोलखा नामाकरण गरिएको हो भन्ने भनाई पनि छ ।

दोलखाको धार्मिक, साँस्कृतिक धरोहर भिमेश्वरमा बालाचतुर्दशी, चैतेदशै, बडादशै ईत्यादिमा भव्य मेला लाग्ने गर्दछ । महाभारतका पाँच पाण्डव गुप्तवास बस्दाको समयमा प्रयोग गरिएको साँकेतिक भाषालाई दोलखामा बसोवास गर्ने नेवार जातिहरूले बोलचाल गर्दै आउँदाको अवस्थाको रूपमा हाल रहेको नेवारी भाषालाई लिने गरेकाछन् । यसरी यहाँ बोलिने नेवारी भाषालाई यहाँका नेवार जातिहरूले सबैभन्दा पुरानो नेवारी भाषाको रूपमा मान्दछन् ।

जिल्लाको भौगोलिक अवस्था

जिल्ला	दोलखा
क्षेत्रफल	२१९१ वर्ग किलोमिटर
अग्लो स्थान	गौरीशंकर हिमाल - ७१३४ मि.
होचो स्थान	सित्तली ७३२ मि. मेलुङ गा.पा.
सिमाना	पूर्व -सोलुखुम्बु जिल्ला
	पश्चिम- सिन्धुपाल्चोक जिल्ला
	उत्तर -सिन्धुपाल्चोक जिल्ला र चीन
	दक्षिण -रामेछाप जिल्ला


जिल्लाको राजनैतिक तथा प्रशासनीक विभाजन

प्रदेश:	बागमती प्रदेश
जिल्ला:	दोलखा
जिल्ला सदरमुकाम:	चरिकोट
नगरपालिका:	२ भीमेश्वर नगरपालिका र त्रिती नगरपालिका
गाउँपालिका:	७)कालिन्चोक, विगु, गौरीशंकर, वैतेश्वर, तामाकोशी, मेलुङ्ग र शैलुङ
प्रतिनिधि सभा निर्वाचन क्षेत्र:	१ (एक)
प्रदेश सभा निर्वाचन क्षेत्र:	२ (दुई)
जनसंख्या:	१,८५,५८६ (वि.सं. २०६८ सालको जनगणना अनुसार)
महिला:	१,००,०२३ (वि.सं. २०६८ सालको जनगणना अनुसार)
पुरुष:	८५,५६३ (वि.सं. २०६८ सालको जनगणना अनुसार)
बसोवास	ब्राम्हण, क्षेत्री, गुरुङ, शेर्पा, मगर, तामाङ, थामी कुमाल, माझी, दमाई, साक्की, आदी
दोलखा जिल्लाका १२ जनजाती	तामाङ, नेवार, थामी, शेर्पा जिरेल, मगर, भुजेल, सुनुवार, गुरुङ, कुमाल, माझी, सुरेल






संगठनात्मक संरचना एवं दरवन्दी



(Handwritten signature)
 प्रमुख जिल्ला अधिकारी

क्र.सं.	पद	श्रेणी	सेवा	समूह	संख्या
१	प्र.जि.अ.	रा.प. प्रथम	प्रशासन	सा.प्र.	१
२	स.प्र.जि.अ.	रा.प. द्वितीय	प्रशासन	सा.प्र.	१
३	प्रशासकीय अ.	रा.प. तृतीय	प्रशासन	सा.प्र.	२
४	ना.सु.	रा.प.अनं.प्रथम	प्रशासन	सा.प्र.	५
५	लेखापाल	रा.प.अनं.प्रथम	प्रशासन	लेखा	१
६	खरिदार	रा.प.अनं.द्वितीय	प्रशासन	सा.प्र.	३
७	क.अ.	रा.प.अनं.प्रथम	नेपाल विविध	विविध	२
८	का.स.	का.स.पाचौ	प्रशासन	सा.प्र.	६
९	ह.स.चा	श्रेणी विहिन	इन्जिनियरिङ्ग	विविध	१
जम्मा					२२

(Handwritten signature)
 जिल्ला प्रशासन कार्यालय
 दोनडाँडा

जिल्लामा शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन, सेवा प्रवाहलाई प्रभावकारी बनाउन, विकासनिर्माण, पुननिर्माणमा सहजीकरण र समन्वय गर्न तथा सामाजिक-आर्थिक क्षेत्रलाई टेवा पुर्‍याउन सुशासनको प्रत्याभूति दिन जिल्ला प्रशासन कार्यालयदोलखा प्रतिवद्ध छ। अरु कुनै निकायलाई नतोकिएका भैपरी आउने कामहरूको समेत जिम्मेवारी वहन गरी आम नागरिकहरूलाई राज्यको उपस्थितिको अनुभूति गराउन यस कार्यालय क्रियाशिल रहेको छ। आगामी दिनमा जिल्ला प्रशासन कार्यालय दोलखाले आफ्नो कार्य सम्पादनमा थप पारदर्शिता कायम गर्दै सूचना प्रविधि (ICT)को उच्चतम प्रयोग मार्फत नागरिक मैत्री प्रशासनको प्रत्याभूतिगर्ने तर्फ अग्रसर हुदै कानून कार्यान्वयनमा दृढता पूर्वक लागि आफ्नो विश्वसनीयता र जवाफदेहीतामा अभिवृद्धि गरी जिल्लामा शान्ति सुरक्षालाई भरपर्दो र विश्वासनीय बनाउन, सेवा प्रवाहलाई सहज, सरल, जनमुखी, पारदर्शी र सुशासनयुक्त बनाउन, शीघ्र र निष्पक्ष न्याय प्रदान गर्न, विकास निर्माण एवं पुननिर्माणका कार्यमा सहजीकरण र समन्वय गर्न तथा नागरिककागुनासा एवं पीर मर्काहरूको शीघ्र सुनुवाई गरी समाधान गर्ने लगायतका राज्यको भूमिका प्रभावकारी र जनमैत्री बनाउन प्रतिवद्ध रहने छ।



सहायक प्रमुख जिल्ला कार्यालय



जिल्ला प्रशासन कार्यालय, दोलखाको नागरिक वडापत्र

यस कार्यालयबाट प्रदान गरिन सेवाहरु कार्यालयको नागरिक वडा पत्रमा उल्लेख भए बमोजिम रहेका छन् ।

नागरिक वडापत्र (Citizen Charter)

जिल्ला प्रशासन कार्यालय, दोलखा
नागरिक वडापत्र (Citizen Charter)


क्र.सं.	सेवा सुविधाहरुको विवरण	कार्य सम्पन्न गर्न आवश्यक पर्ने कागजातहरु	सेवा प्राप्त गर्न स्थान		जिम्मेवार कर्मचारी/शाखा/उपशाखा/इकाइ	मुनसुमे अफिसरी	वैक्यित
			समय	शुल्क/ दस्तुर			
१. नागरिकता सम्बन्धी							
१.१	वंशजको आधारमा नेपाली नागरिकता	१. तोकिए बमोजिमको अनुसूची-१ को फाराममा सम्बन्धित स्थानीय तह वडाको सिफारिस । २. बाबुको र आमाको ना.प्र. र विवाहित महिला भए पतिको ना.प्र.को प्रतिलिपी । सो नभए दानु वा वंशज खुल्ने तीन पुरातन विन्धको नातेदारको ना.प्र.को प्रतिलिपी र नाता प्रमाणित प्रमाण पत्र । ३. सम्बन्धिता वडाको सिफारिस पत्र । ४. पिता,माता वा ना.प्र.बाट भिन्ने व्यक्तिबाट सनाखत, सो नभए दानु वा भाइ या तीगपुस्ता विन्धको नजिकको अभिभावकको सनाखत । ५. जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र वा जन्मदर्ता पत्र वा नाबालक परिचय पत्र । ६. फोटो २ प्रति ७. अल्प जिल्लाबाट बसाई सराई गरी आउनेको हकमा : १. स्थानीय पत्रिकाधिकारीको कार्यालयबाट जारी भएको बसाई सराईको प्रमाणपत्र । २. जन्माधनी प्रमाण पुर्जी ।	प्रमाण पुगेकोमा सोही दिन	रु. १०१- को टिकट	स.प्र.जि.अ./ प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	समाप्तु पर्छ कार्यालयमा सनाखत गर्ने व्यक्तिको ना.प्र. र अन्य सम्बन्धित कागजातहरु सबैजसो प्रदानकर्ता सति सबै प्रति सापने सम्बन्धु पर्छ
१.२	वैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि)	१. तोकिए बमोजिमको अनुसूची ७ को फाराममा सम्बन्धित स्थानीय तह वडाको सिफारिस । २. पतिको ना.प्र.को प्रतिलिपी । ३. सम्बन्धिता वडाको सिफारिस पत्र । ४. विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी । ५. विदेशी नागरिकता परित्याग गर्न करवाही पत्रको प्रमाण । ६. पतिको सनाखत, पति नभएमा पतिको नाता भिन्ने नजिकको नातेदारको सनाखत ।	प्रमाण पुगेकोमा सोही दिन	रु. १०१- को टिकट	स.प्र.जि.अ./ प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	
१.३	कर्मचारी परिवारको नातेमा ना प्र विवरण	१. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विद्यार्थ्यालयमा वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी शिलकका परिवार भए सम्बन्धित निवाचको सिफारिस पत्र । २. अनुसूची १ बंशज र अनुसूची ७ - वैवाहिक अंगीकृतको स्थायी तहबाट सिफारिस फाराम । ३. अटो साइजको फोटो २ प्रति (बंशज), ५ प्रति (वैवाहिक अंगीकृतका लागि) ४. पिता,पति वा नजिकको नातेदारको ना.प्र. सहित सनाखत । ५. जन्ममिति खुल्ने शैक्षिक प्रमाण पत्र वा जन्मदर्ता पत्र वा नाबालक परिचय पत्र । ६. विवाहित महिला भए विवाहदर्ता प्रमाणपत्र र पतिको नागरिकताको प्रमाणपत्र ।	प्रमाण पुगेकोमा सोही दिन	रु. १३१- को टिकट	स.प्र.जि.अ./ प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	
२. नावताक परिचयपत्र सम्बन्धी							
२.१	नावताक परिचयपत्र तथा प्रतिलिपी	१. तोकिएको ढाँचामा बमोजिमको निविदन फाराम तोकिएको ढाँचामा फोटो टाँस गरी वडा सिफारिस २. नाबालकको जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपी ३. पिता, माताको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ४. बच्चाको शैक्षिक योग्यताको प्रमाणपत्र भए सो को प्रतिलिपी ५. बच्चाको ३ प्रति पासपोर्ट साइजको फोटो ६. विदेशमा जन्म भएको भए सम्बन्धित मुलुकबाट जारी भएको Birth Certificate ७. कर्मचारी परिवार वा बसाई सराई गरी आएको हकमा नागरिकताको लागि तोकिएका आवश्यक कागजातहरु ८. दानु अमातास्य सम्बन्धित व्यक्तिको फोटो टाँस गरी नाता प्रमाणित ।	सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिन	रु. १०१- को टिकट प्रतिलिपीको हकमा प्रति पाना रु ३१- को टिकट	स.प्र.जि.अ./ प्रशासकीय अधिकृत/ ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	कार्यालयमा सनाखत गर्ने व्यक्तिको ना.प्र. र अन्य सम्बन्धित कागजातहरु सबैजसो प्रदानकर्ता सति सबै प्रति सापने सम्बन्धु पर्छ
३. सिफारिस तथा प्रमाणित सम्बन्धी							
३.१	नाम्, घर, उमेर फरक परेकोमा सो सम्बन्धी	क) नाम, घर सम्बन्धी १. नागरिकता प्रमाणपत्रको प्रतिलिपी २. एन.एल.सी. वा सो सहको उमेर खुलेको प्रमाणपत्र ३. शिक्षा विकास तथा समन्वय इकाइ तथा सम्बन्धित शैक्षिक संस्थाको सिफारिस पत्र जन्म दर्ता प्रमाण पत्र ४. सम्बन्धित स्थानीय तह वडाको सिफारिसपत्र	सोही दिन	रु. १०१- को टिकट	स.प्र.जि.अ./ प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ.	
३.२	कुनै व्यहोरा प्रमाणित सम्बन्धी	१. मनासिव व्यहोरा खुलेको निवेदन २. स्थानीय तहको सिफारिस तर्फ प्रेषित सजीवन मुचुन्का ३. भाग भएको व्यहोरा प्रमाणित बन्नुको विषय हेरी घण कागज आवश्यक पर्ने सम्बन्धि	आवश्यक जाचपुज्न सकेको भोलिपन्ट	रु. १०१- को टिकट	स.प्र.जि.अ./ प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य	

(Handwritten signatures and stamps)

							कर्मचारीको हकमा स.प्र.जि.अ
४. हातहतियार सम्बन्धी							
४.१	हातहतियार नामसारी सम्बन्धी	१. निवेदनको ना.प्र.को प्रमाणपत्र तथा इजाजतपत्र र दुई पल धौपको नामसारी सम्बन्धि कागजात २. नामसारी गरी लिने व्यक्तिको निरोगिता सम्बन्धी पत्र र प्रहरी प्रतिवेदन ३. नर्विकरणका लागी सबैत इजाजत पत्र	आवरयक जचपदस सकेको भोतिपन्ट	रु. १०१- को टिकट	स.प्र.जि.अ./प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ	
४.२	रष्ट्रिय परिचयपत्र सम्बन्धी	१. अनलाइन फाराम २. ना.प्र. प्रमाणपत्रको नबस र विवाह दर्ता ३. परिचयपत्र कार्ड लिनका लागि सम्बन्धीत व्यक्ति आफै मेवाइल मेसेज सहित उपस्थित हुने	प्रक्रिया पुरा भएमा सोही दिन	निशुल्क	स.प्र.जि.अ./प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ	
५. सभसंस्था पार्यविका तथा छात्रछान्ना सम्बन्धी							
५.१	संस्था दर्ता सम्बन्धी	१. रित पूर्वकको निवेदन २. विधान ३ प्रति ३. प्रबन्ध समितिको निर्णय र पदधिकारीहरूको नेवारी नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी । ४. स्थानीय तहको वडाको सिफारिस पत्र ५. उपरोक्त कागजात पेश भएपछि प्रहरी प्रतिवेदनको लागि बुझिनेछ । ६. संस्थाको उद्देश्यको सम्बन्धमा आवरयकता अनुसार मधिल्लो निगमको प्रतिक्रिया	आवरयक जचपदस सकेको भोतिपन्ट	रु. १०००।-	स.प्र.जि.अ./प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ	प्रतिलिपीसंग भिडाउने प्रयोजनका लागि सबैत प्रति सायम स्वउत्पु पत्र
५.२	संस्था नवीकरण	१. तोकिएको निवेदन फाराम २. कार्यसमितिको निर्णयको प्रतिलिपी ३. लेखा परीक्षणको प्रतिवेदन ४. वार्षिक प्रगति विवरण ५. लेखा परीक्षकको अडिटर्न ईजाजत पत्र, नवीकरण पत्र समेत ६. कर क्लियरेन्स प्रमाणपत्रको प्रतिलिपी ७. कार्य क्षेत्रसंग सम्बन्धित जिल्लाको स्थानीय तह वडा (गा.पा.नपा) को सिफारिस पत्र	प्रक्रिया पुरा भएमा सोही दिन	रु. ५००।- (असोज यसान्त सम्म)	स.प्र.जि.अ./प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ	
५.३	जिल्लामा संस्थाको शाखा खोल्ने सम्बन्धी	१. संस्थाको कार्यसमितिको निर्णय २. विधानको प्रतिलिपी र दर्ता प्रमाणपत्रको प्रतिलिपी	सोही दिन	निशुल्क	स.प्र.जि.अ./प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ	
६. शान्ति सुरक्षा तथा ठाडो उजुरी सम्बन्धी							
६.१	शान्ति सुरक्षाको निवेदन सम्बन्धी	१. सम्बन्धित निवेदनको ना.प्र. प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी मतसिब व्यहोरा बुलेको निवेदन	सोही दिन	रु १०१- को टिकट	स.प्र.जि.अ./प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ	
६.२	गुनाहो वा ठाडो उजुरी सम्बन्धी	१. सम्बन्धित निवेदनको ना.प्र. प्रमाणपत्र वा निजको पहिचान दिने कागजात संलग्न गरी मतसिब व्यहोरा बुलेको निवेदन	मिथ	रु १०१- को टिकट	स.प्र.जि.अ./प्रशासकीय अधिकृत/शाखा हेर्ने ना.सु.	स.प्र.जि.अ. को हकमा प्र.जि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.जि.अ	प्रतिलिपीसंग भिडाउने प्रयोजनका लागि सबैत प्रति सायम स्वउत्पु पत्र
७. राहबानी सम्बन्धी							



 जिल्ला प्रशासन कार्यालय
 बोजपुर


 पत्रिका प्रमुख/असोज सहायकार

७.१	साधन राहदानी (कार्यालयबाट नारी हुने)	१. तोकिए बमोजिम अनलाईन फारम २. नेपालीनागरिकताको प्रमाणपत्रको सबलप्रति ३. नियमानुसार लाग्ने राहदानी इस्तुर तिरिको बैक भौचर	निवेदन पेग गरेको ४२ दिन पछि	रु.५०००।-	स.प्र.वि.अ./प्रशासकीय अधिकृत/बाधा हेर्ने ना.सु.	स.प्र.वि.अ. .को हकमा प्र.वि.अ. र अन्य कर्मचारीको हकमा स.प्र.वि.अ.	प्रतिनिधिपत्र दिहाउने प्रमाणको संग राहदानी प्रती सापेक्षमापुग्नु पर्ने छ ।
८. वार्षिक प्रशासन शाखा							
८.१	विभन्न प्रकारको व्यवस्थापन विषय प्रभावितलाई राहदानी	१. विवरण खुलेको सम्बन्धित पिठौत व्यक्तिको निवेदन २. सम्बन्धीत गा.पा./ न.पा. को सिफारिस ३. प्रहरी कार्यालयबाट भएको सबल मुसुल्का पत्र ४. पहिचान खुल्ने प्रमाण प्रत्रको छापीयप्रति ५. मृतकको हकमा मृत्यु दर्ता प्रमाणपत्र, मजिकको हकदारसंगको नाता प्रमाणित।	नियमानुसार	निवेदनमा रु.१०१-को टिकट	प्रशासन फाँट ... नं. /रेखा फाँट ना.सु./लेखापाल	प्र.वि.अ.	

जिल्ला प्रशासन कार्यालय.व.आ , २०८२/८३ कार्तिक १ देखि पौष मसान्त सम्म कार्य
प्रगती विवरण

१. नागरिकता,राहदानी, नाबालक परिचयपत्र र राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी

सि.नं.	विवरण	महिला	पुरुष	नाबालक	जम्मा	कैफियत
१	नयाँ नागरिकता	४३८	४८९		९२७	
२	नागरिकता प्रतिलिपी	५०१	७२६		१२२७	
३	अंगिकृत नागरिकता	०	-		०	
४	गैहआवासीय नागरिकता	०	०		०	
५	राहदानी फारम संकलन	५४६	७९४	१७	१३५७	राजश्व:-७०,१७,५००
६	राहदानी	२३०	४६०		६९०	
७	राष्ट्रिय परिचयपत्र संकलन	१२१९	१४५८		२६७७	
८	राष्ट्रिय परिचयपत्र वितरण	३३९	६७८		१०१७	
९	नाबालक परिचयपत्र	३३	३३		६६	

२. मुद्दा सम्बन्धी

सि.नं.	मुद्दा किसिम	गत आ.व.को	यस आ.व.	फछ्यौट	बाँकी
१	अभद्र व्यवहार	२	१३	७	८
३	ठाडो उजुरी	०	९	९	०

३. संस्था तथा हातहतियार सम्बन्धी विवरण

विवरण	गत आ.व.सम्म दर्ता संख्या	यस आ.व.को दर्ता संख्या	नविकरण संख्या
संस्था सम्बन्धी	१३६२	७	५२
हातहतियार सम्बन्धी	५२	०	३

४. दलित जनजाती प्रमाणित:- १७६ वटा


५. विभिन्न सिफारिस:- २७६ वटा

६. भारतीय पेन्सन सिफारिस:-१३ वटा

[Signature]



[Signature]
सहायक प्रमुख जिल्ला अधिकारी



सि.नं	राजध शिर्षक	रकम
१	परिक्षा शुल्क	0
२	राहदानी	७०१७५००/-
३	अन्य प्रशासनिक सेवा शुल्क संघसंस्था	३९०००/-
४	हातहतियार इजाजत पत्र नविकरण दस्तुर	३६०००/-
५	न्यायिक दण्ड जरिवाना र जफत	२००००/-
६	सरकारी सम्पती विक्रीबाट	००
७	वेरुजु असुलउपर	००
जम्मा		७९१२५००/-

समाप्त

[Handwritten signature]